



नेपाल स्टक एक्सचेञ्ज लिमिटेड

नेपाल सरकारको स्वामित्व भएको
Nepal Stock Exchange Limited
(An Undertaking Government of Nepal)

प्रेष विज्ञप्ति

सञ्चारकर्मी मित्रहरु

नेपाल स्टक एक्सचेञ्जले धितोपत्रहरुको दोस्रो बजार सञ्चालन गर्ने क्रममा हालैका वर्षमा गरेका कार्यहरुका सम्बन्धमा जानकारी दिन आयोजना गरिएको यस पत्रकार सम्मेलनमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुभएका यहाँहरु सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु।

पछिल्लो चार आर्थिक वर्षमा दोस्रो बजारमा उल्लेख्य परिवर्तन भएका छन्। नेप्सेले नीतिगत, संस्थागत तथा प्राविधिक पक्षमा गरेका सुधारहरुको नतिजा स्वरूप यी उपलब्धिहरु हासिल भएका हुन।

म यहाँ हामीले विगत चार वर्षमा गरिएका कार्यहरुको संक्षिप्त चर्चा गर्न चाहन्छु।

५ आर्थिक वर्षको तुलनात्मक कारोवार तथा वित्तीय विवरण					
विवरण	आर्थिक वर्ष				
	२०६९/७०	२०७०/७१	२०७१/७२	२०७२/७३	२०७३/७४*
कारोवार रकम (करोडमा)	२१५६.८८	७७२५.५७५	६६५३.३२	१६३९५.७७	17893=0
बजार पुँजीकरण मूल्य (करोडमा)	५१४४९.२१	१०५७१६.६	९८९४०.३	१८९०१२.९५	192565=2
चुक्ता पुँजी (करोडमा)	२०.००	२०.००	३०.००	३०.००	30=00
नेप्से परिसूचक	५१८.३३	१०३६.११	९६१.२३	१७८.१५	1658=58
खूद नाफा (करोडमा)	९.६७	२३.७९	२१.५०	४८.९६	
नेटवर्थ प्रतिसेयर	३१२.२५	३७९.४२	३२६	३६५	
* प्रथम दस महिना					

Fully Automated Online Trading System : नेप्सेले Fully Automated Online Trading System को स्थापनाको लागि सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार वाईको कम्पनीसंग २०७२/११/०४ सम्झौता गरी प्रक्रिया बढाएको विदितै छ। नेपाल धितोपत्र बोर्डले मिति २०७२/११/२८ मा मौजुदा पद्धति रु. ३ करोडमा प्राप्त गरेको ब्यहोरा साथै Cross border

Listing/Trading, NRN तथा विदेशी संस्थागत लगानीकर्ताहरु लाई नेपालको धितोपत्र बजारमा प्रवेश गराउन उनीहरुलाई समेत विश्वसनीय हुने अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रविधिको आवश्यकता हुने हुँदा धितोपत्र बजारको कारोबार प्रणालीलाई अन्तर्राष्ट्रिय प्रणालीसँग सामञ्जस्य हुने र Tested System भित्र्याउनेतर्फ पहल गर्न पत्र आएकोले पत्रमा मूल्यको विषयमा समेत उल्लेख भएकोले प्रक्रिया अगाडि बढ्न नसक्दा बाईको कम्पनी मुद्दामा गएको थियो । सम्मानित उच्च अदालतको आदेश पश्चात पुनः प्रक्रिया सुरु भएको छ । आगामी आ.व. को प्रथम त्रैमासभित्रै हामीले नयाँ सिस्टम प्राप्त गर्ने अपेक्षा गरेका छौं । सिस्टम प्राप्त गरेपछि हामी परीक्षणमा जान्छौं र परीक्षण पश्चात २०७४ कात्तिक २१ बाट नयाँ प्रणाली कार्यान्वयनमा आउनेछ ।

नेप्से प्रणालीको स्तरोन्नति: बढ्दो कारोबार र समयको माग अनुरूप हामीले नेप्सेको विद्यमान कारोबार प्रणालीको स्तरोन्नति गरेका छौं । क्षमता विस्तार तथा विभिन्न Feature हरु थप गरी सर्वसाधारणले अनुभव गर्न सक्ने किसिमले हामीले विद्यमान प्रणालीको स्तरोन्नति गरेका हौं । स्तरोन्नतिकै कारण प्रणालीको कारोबार व्यवस्थापन गर्ने क्षमता तथा गति दुवै बढेको छ । विगतमा दैनिक १०००-१२०० सयको संख्यामा हुने कारोबार अहिले १५,००० भन्दा माथि पुगेको छ । पहिले २३ वटा टर्मिनलबाट कारोबार हुने गरेकोमा अहिले ९२ वटा टर्मिनलबाट कारोबार हुन थालेको छ । प्रत्येक ब्रोकरलाई Clearing and Settlement का लागि थप एक log in सुविधा दिएका छौं । स्तरोन्नति भएकैले कारोबार समय ४ घण्टा पुर्‍याउन सम्भव भएको हो । विगतमा १२-१५ करोड रुपैयाँमा सीमित कारोबार रकम पछिल्लो समय दुई अर्ब ७५ करोड रुपैयाँसम्म पुगेको रेकर्ड छ । यी उपलब्धिहरु पुँजी बजार विकासका लागि महत्वपूर्ण उपलब्धि भए पनि यसको सही मूल्यांकन हुन सकेको छैन । खासगरी सरोकारवाला निकाय नै यस्ता उपलब्धिलाई महत्वहिन बनाउन उद्यत रहेको हामीलाई अनुभव भइरहेको छ ।

अभौतिक कारोबार प्रणाली: नेप्सेले २०७१ चैतदेखि सूचीकृत धितोपत्रहरुको कारोबार अभौतिकृत रुपमा गराउन सुरु गरेको थियो । २०६७ सालमा सिडिएस एन्ड क्लियरिङ लि. स्थापना भए पनि विविध कारणले सञ्चालनमा आउन सकेको थिएन । क्रमिक रुपमा धितोपत्रहरुको अभौतिक कारोबारलाई अनिवार्य गराउँदै लैजाने नीति अनुरूप नेप्सेले मिति २०७१/१२/२२ मा ग्लोबल आइएमई बैंक, हिमालयन जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, एभरेस्ट फाइनान्स, युनिलिभर कम्पनी, महालक्ष्मी फाइनान्स र तारागाउँ रिजेन्सी होटलको कारोबार पूर्ण रुपमा अभौतिक रुपमा हुने व्यवस्था मिलाएको थियो । तत्पश्चात हामीले सम्पूर्ण वाणिज्य बैंकहरुको सेयर कारोबार अभौतिक रुपमा मात्रै हुने व्यवस्था गर्‍यौं । सबैलाई जानकारी छ, २०७२ माघदेखि हामी पूर्ण रुपमा अभौतिक कारोबारमा गएका थियौं । यद्यपी बजारमा तत्कालिन अवस्थामा सूचीकृत २३२ सूचीकृत कम्पनीमध्ये १५५ को कारोबार अभौतिक रुपमा सुरु भइसकेको थियो । ती कम्पनीले कुल कारोबारको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका थिए ।

नेपालको पुँजी बजारको इतिहासमा अभौतिक कारोबारको थालनी महत्वपूर्ण कोशेढुंगा बनेको छ । कागजी सेयर प्रमाणपत्रको कारोबारबाट सर्वसाधारणले जुन कठिनाई बेहोर्नु परेको थियो, ती कठिनाई अब इतिहासको पानामा सीमित भएको छ ।

Remote Work Station (RWS): पहिले ९ सदस्य दलालहरुले काठमाडौं उपत्यका बाहिरका मुख्य सहरहरुबाट पनि Remote Work Station (RWS) मार्फत कारोबार गरिरहेको मा वैशाखदेखि ३३ RWS थप भएका छन् । हाल काठमाडौं उपत्यकासहित देशभर २२ वटा सहरहरुबाट ९२ वटा टर्मिनलबाट लगानीकर्ताहरुले सेयर कारोबार सेवा पाइरहेको छन् । पूर्वमा बिर्तामोडदेखि पश्चिममा धनगढी एवं पहाडी सहर बाग्लुङ र बेशीसहरसम्मका लगानीकर्ताको पहुँच दोस्रो बजार कारोबारमा पुगेको छ । वर्षौंसम्म काठमाडौंकेन्द्रीत दोस्रो बजारलाई हामीले देशभर फैलाउन सफल भएका छौं । यसबाट दोस्रो बजारलाई फैलिन मद्दत पुगेको छ, नै कारोबारको आकार पनि बढेको छ । उपत्यका बाहिरबाट मात्रै दुई महिना (वैशाख र जेठ)मा झण्डै १० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

स्मरणीय छ, बजारको विस्तार गर्ने यो प्रयासमा विभिन्न अड्चनहरु आएका थिए । धेरै थरीको व्यवधान तेर्स्याइएका थिए । ती सबैलाई चिरेर हामी सर्वसाधारण लगानीकर्ताका माझ पुगेका छौं । बजारबाट माग भइ आएको खण्डमा हामी थप अरु क्षेत्रमा जान सक्षम छौं ।

नेटिङमा आधारित राफसाफ: हरेक सदस्य दलालहरुले आफ्ना ग्राहकका तर्फबाट खरिद बिक्री गरी रहेका हुन्छन् । अब उप्रान्त सदस्य दलालहरुले आफुले खरिद गरेको रकमबाट बिक्री गरेको रकम कट्टा गरी पाउनुपर्ने वा दिनुपर्ने हिसाबको मात्र गणना गरिन्छ र दिनुपर्ने भए तोकिएको खातामा जम्मा गर्ने र प्राप्त गर्ने हिसाब तोकिएको खातामा बैंक मार्फत रकम प्राप्त गर्न सकिन्छ । यसले गर्दा लगानीकर्ताहरुले आफ्नो सदस्य दलालले रकम प्राप्त गरेको छैन, भुक्तानी प्राप्त भएन भन्ने स्थितिको अन्त्य भएको छ । यसका लागि नेप्सेले ४ वटा क्लियरिङ बैंक छनोट गरी NIB बैंकलाई Lead बैंक तोकिएको छ । दोस्रो बजार कारोबारमा सहजताका दृष्टिले यसलाई उल्लेखनीय उपलब्धि मान्नुपर्छ ।

कारोबार समय थप : गत वर्ष साउनदेखि हामीले कारोबार समय विस्तार गरी बिहान ११ बजेदेखि अपरान्ह ३:०० बजेसम्म कायम गरेको छ । यस अघि दैनिक ३ घण्टा कारोबार हुँदै आएकोमा कारोबार विनियमावली, २०५५ को विनियम १८ (१) बमोजिम कारोबार समय थप गरिएको हो । सिडिएस एन्ड क्लियरिङ लि. पूर्ण सञ्चालनमा आएसँगै कारोबारमा परेको चाप तथा लगानीकर्ताको माग बमोजिम नेप्सेले कारोबार समय थप गरेको हो । नेप्सेले यस सम्बन्धमा सरोकारवालाहरुबाट रायसुझाव समेत संकलन गरेको थियो । थपिएको कारोबार समयबाट लगानीकर्ताहरुलाई लगानी सम्बन्धी कार्य गर्न थप सहज भएको छ, भने सदस्य दलालहरुलाई पनि आदेश प्रविष्टिका लागि पर्याप्त समय उपलब्ध भएको छ । यसले कारोबार परिमाण तथा कारोबारको संख्या बढ्नु का साथै बजारको तरलतामा वृद्धि हुने तथा बजार थप परिपक्व र सुदृढ हुन मद्दत गरेको छ ।

सूचीकृत कम्पनी आफैले सूचना राख्ने व्यवस्था: लगानीकर्ताहरु बाट बेलैमा सूचना नपाएको, केही मान्छेहरुले भित्री सूचना पाएर कारोबार गरेको लगायतका गुनासाहरु सुन्दै आएका छौं । यो संसारभरकै पुँजी बजारका लागि ठूलो चुनौतीको विषय बनेको छ । यस्ता गुनासाहरु लाई कम गर्न हामीले सूचीकृत कम्पनीहरुबाट लगानीकर्तालाई उपलब्ध गराउनु पर्ने सूचना कम्पनी आफैले NEPSE को website मा upload गरी सार्वजनिक गर्ने व्यवस्था मिलाएका छौं ।

गत वर्ष जेठदेखि सूचीकृत कम्पनी स्वयंले सूचना, जानकारी तथा विवरणहरु नेप्सेको वेभसाइटमा राख्न सक्ने व्यवस्था मिलाइएको हो । सूचना प्रवाहलाई थप चुस्त बनाउन नेप्सेले यो प्रयास थालेको हो । पुँजी बजारमा सूचना प्रवाहको अपरिहार्यतालाई नेप्सेले आत्मसात गर्दै जाने नेप्सेको प्रयासमा

नयाँ पद्धति थप सहायक सिद्ध भएको छ । लगानीकर्तालाई छिटो र विश्वसनीय सूचना प्रदान गर्ने दिशामा नेप्सेले हरसम्भव प्रयास गर्दै आएको छ । विगतमा सूचना प्रवाहमा रहेको कमीकमजोरीलाई न्यूनीकरण गर्दै लैजाने प्रयासस्वरूप नयाँ पद्धति थालनी गरिएको हो ।

सूचीकृत कम्पनीहरूले नेप्सेलाई सूचना आदि पठाउने र प्राप्त हुनासाथ यस्ता सूचना आदिलाई नेप्सेले आफ्नो वेबसाइट तथा System मा प्रविष्टी गरी सार्वजनिक गर्दै आएको थियो । यस प्रक्रियामा यदि धेरै कम्पनीहरूबाट एकै चोटी यस्ता सन्देशहरू क्रमशः प्रणालीमा प्रविष्टि गर्नुपर्ने हुँदा Bottleneck हुन जाने हुँदा समय बढी लाग्ने अवस्था थियो । नेप्सेले कम्पनीहरू लाई आफैँ सूचना राख्न सक्ने सुविधा प्रदान गर्ने व्यवस्था मिलाइरहँदा पनि बाधा आएका थिए । हामीले चाहेकोभन्दा छ महिनापछि मात्र यो सुविधा कम्पनीहरू लाई दिन सक्यौं ।

मार्केट डेप्थ: हामीले आफ्नो वेबसाइटमार्फत Market Depth हेर्न सकिने व्यवस्था गरेका छौं । Market Depth मा हामीले Top Five Buy र Sell Order का साथै खरिद बिक्रीका लागि राखिएका शेयरको कुल परिमाण हेर्न सकिने व्यवस्था गरेका छौं । यसबाट लगानीकर्तालाई बजारमा शेयरको माग तथा आपूर्तिको अवस्था बुझेर आफ्नो लगानी रणनीति बनाउन सहयोग पुग्ने भएको छ । हामीलाई मार्केट डेप्थ देखाउने सिलसिलामा पनि विभिन्न कानूनी अड्चन देखाइएको थियो । तापनि मार्केट डेप्थ संसारभरका बजारमा देखाउने चलन छ, यो लगानीकर्ताको हक हो भन्दै हामी निरन्तर लागि रह्यौं र अन्ततः हाम्रो प्रयासले नतिजा पनि दिएको छ ।

संस्थागत लगानीकर्ता: सरकारले आ.व. २०७१/७२ को बजेटमा बजार निर्मातालाई बजारमा भित्र्याउने नीतिगत घोषणा गरेको थियो । सोही अनुरूप नेपालको परिप्रेक्ष्यमा उपयुक्त हुने अवधारणा सम्बन्धी अध्ययन समेत भएको छ । नेप्सेको पुँजी बजारमा धितोपत्र व्यापारीलाई अनुमति पत्र दिने सम्बन्धमा बोर्डबाट पटक पटक पत्राचार भएको र यस सम्बन्धमा वर्तमान कारोबार प्रणालीमा कारोबार प्रकृतिको आधारमा छुट्टै व्यवस्था नभएको हुँदा परिमार्जन गर्नुपर्ने र सोमा धेरै लागत लाग्ने जबकि नयाँ पद्धतिको लागि सम्झौता भइसकेको अवस्था रहेको छ । यस्तैगरी कारोबार विनियमावलीमा यस सम्बन्धी स्पष्ट व्यवस्था नभएकोले विनियमावली तर्जुमा गरिसकेको छ ।

नीति नियम तर्जुमा: गतिशील परिवेशमा नयाँ ऐन नियम तर्जुमा गर्ने, भइरहेका नीति नियमलाई परिमार्जन गर्दै लैजाने, अद्यावधिक गर्ने लगायतका कार्य समयको आवश्यकता हो । यस दिशातर्फ नेप्सेले सूचीकरण विनियमावली, कारोबार विनियमावली, धितोपत्र व्यापारीका लागि धितोपत्र कारोबार कार्यविधि, धितोपत्र बजारको सदस्यता विनियमवली, अक्सन कारोबार कार्यविधि, धितोपत्र कारोबार रद्द सम्बन्धी कार्यविधि, हकप्रद शेयरको निस्सा कारोबार सम्बन्धी नियमावली लगायतमा कार्य गरिरहेको छ । यीमध्ये अधिकांश विनियमावली तथा कार्यविधिहरू स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाइएकोमा बोर्डबाट फिर्ता आएको छ ।

जनशक्ति विकास तथा व्यवस्थापनको कार्य: कुनैपनि संगठनलाई कुशल रूपमा संचालन गर्न त्यसमा कार्यरत जनशक्तिको महत्वपूर्ण हात हुन्छ । नेप्सेमा विगत लामो समयदेखि जनशक्ति विकासका क्षेत्रमा काम हुन सकिरहेको थिएन । सीमित कर्मचारीहरूबाट धेरै कामहरू गर्नुपर्ने अवस्था अभै विद्यमान छ । कर्मचारी विनियमावलीलाई समयानुकूल नबनाउँदा कर्मचारी वृत्ति विकासका कामहरू रोकिएका थिए । कर्मचारीहरूमा निराशा थियो । कर्मचारी विनियमावली पनि ढिलो गरी स्वीकृत

भएको थियो । स्वीकृति प्राप्त हुनासाथ हामीले कार्यरत कर्मचारीहरुको पदोन्नति गर्नुका साथै खुला प्रतिस्पर्धाबाट थप कर्मचारी लिने काम सुरु गरेका छौं । नयाँ कर्मचारीको प्रवेशपछि नेप्सेले अभि प्रभावकारी ढंगबाट आफ्नो कार्य सञ्चालन गर्नेछ ।

सांगठनिक ढाँचामा सुधार: नेप्सेको बजार सञ्चालन सम्बन्धी मुख्य कार्य तथा प्रशासन सम्बन्धी सहायक कार्यलाई अलग गरी सांगठनिक ढाँचामा सुधार गरिएको छ । विज्ञसहितको अध्ययन टोलीले गरेको Organization and Management Study बाट प्राप्त प्रतिवेदन बमोजिम नेप्सेलाई विभिन्न विभाग, महाशाखा तथा शाखामा विभाजन गरी प्रत्येक एकाइका लागि आवश्यक जनशक्तिको निर्धारण, ती एकाइबाट हुने काम, ती एकाइमा खटिएका कर्मचारीले गर्नुपर्ने कामको विवरण समेत निकर्ण गरिएको छ ।

आन्तरिक नियन्त्रण प्रणालीमा सुधार: नेप्सेको आन्तरिक नियन्त्रण प्रणालीमा सुधार गर्नका लागि सञ्चालक समिति अन्तर्गत लेखा परीक्षण, जनशक्ति व्यवस्थापन, सम्पत्ति व्यवस्थापन, जोखिम व्यवस्थापन समिति गठन गरिएका छन् । सञ्चालक समितिका सदस्यहरु संयोजक रहने गरी निर्माण गरिएका ती समितिहरुले विषयगत क्षेत्रको विस्तृत अध्ययन गरी सञ्चालक समितिको निर्णय प्रक्रियालाई शिघ्र एवं प्रभावकारी बनाउन मद्दत पुर्याउँदै आएका छन् ।

कार्यालय भवनको Lay out: नेप्सेले कार्यालय भवनको दोस्रो तल्ला Lay out परिवर्तन गरिसकेको छ । भुईँ तल्लामा रहेको कारोबार कक्षको Void छोपेर पहिलो तल्लामा पनि Lay out निर्माण भइसकेको छ । भुईँ तल्लालाई दुई भागमा विभाजन गरी एकापट्टि Work station र अर्कोपट्टि नियमित कार्यक्रम सञ्चालन गर्न multi-purpose seminar hall बनाइरहेका छौं । छिट्टै भवनको exterior कार्य आरम्भ हुनेछ । Exterior को लागि ठेकेदार कम्पनीसंग आवश्यक करार सम्भौता भइसकेको छ । नेप्से मुख्य भवनको उत्तर तर्फ रहेको एक तल्ले भवन भत्काई व्यवस्थित पार्किङ र बगैँचा बनाइने छ । नेप्सेको प्रांगणमा तथा नेप्सेको बाहिर युएनआई शान्ति मार्गमा संसारभरका Stock Exchange हरूमा राखिने गरिएको ढलोटको साँढे बनाइ राखिनेछ ।

सचेतना कार्यक्रम: सम्भावित लगानीकर्ताको संख्या, स्थानीय सहआयोजकको उपलब्धता, सेमिनार हल, यातायातको सुगमता, मौसमको अनुकूलता लगायतका विषयलाई ध्यानमा राखी प्रत्येक वर्ष ५ विकास क्षेत्रमा कम्तिमा एक/एक वटा लगानीकर्ता सचेतना कार्यक्रम गर्दै आएको छ ।

OTC Market: Stock Exchange मा सूचीकरण हुन नसक्ने वा विविध कारणले सूचीकरणबाट बाहिरिएका कम्पनीलाई OTC Market मार्फत कारोबार गराउने उद्देश्य अनुरूप स्थापित OTC Market लाई क्रियाशील बनाइएको छ । आगामी दिनमा अलग्गै कम्पनी स्थापना गरी OTC कारोबारलाई विस्तार गर्ने सोच बनाएका छौं ।

अध्ययन अनुसन्धान, छलफल तथा अन्तर्क्रिया: बजार सञ्चालनका लागि आवश्यक कारोबार विनियमावली, सूचीकरण विनियमावली, हकप्रद सेयर निस्सा कारोबार विनियमावली लगायतका विनियमावली तथा निर्देशिकाहरुको मस्यौदा तयार भएको छ ।

Visit NEPSE अन्तर्गत काठमाडौं उपत्यकाभित्र तथा बाहिरका कलेजहरु सँगको समन्वयमा विद्यार्थीहरु लाई नेप्से परिसरभित्रै अवलोकन गराउनुका साथै नेप्सेको इतिहास, विकासक्रम, हालको अवस्था, यसका कार्यहरु र महत्वका बारेमा सम्बन्धित विद्यार्थीहरु संग अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्ने गरिएको छ ।

Real sector कम्पनीहरुलाई पूँजी बजारमा ल्याउनका लागि के गर्न सकिन्छ भन्ने सम्बन्धमा, पूँजी बजार लागत बारे, दोस्रो बजारमा Market Maker /Dealer को अवधारणा विकासका लागि अध्ययन गरिएको छ ।

नेप्सेको ५ वर्षे रणनीतिक योजना तयार गरिएको छ, नेप्सेका लागि रणनीतिक साभेदारको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन अर्थ मन्त्रालयमा पेश भएको छ । यसैगरी नेप्सेको Due Diligence Appraisal (DDA) गरी सोको प्रतिवेदन पनि अर्थ मन्त्रालयमा पेश गरेका छौं ।

नेपाली बजार सुहाउँदो Product हरु विकास गर्ने, नयाँ Index का बारेमा अध्ययन गर्ने, डेरिभेटिभ प्रकृतिको वित्तीय औजार कारोबारका लागि Right Share Renounce Trading तथा Portfolio Management का क्षेत्रमा प्रचलित Index Fund बारे अध्ययन गरिएको छ ।

सम्पन्न हुन नसकेका कार्यहरु

- ओटिसी मार्केटलाई Automated गराउने
- Clearing Corporation स्थापना गर्ने
- Privatization / Strategic Partner
- Trade Guarantee Fund / Auction Market Byelaws

नेप्सेले हासिल गरेका उपलब्धिहरुको चर्चा जुन हामीले गर्नुपर्ने थियो नेप्से कर्मचारीहरुको सामूहिक प्रयासको प्रतिफल हो । यसका लागि म नेप्से कर्मचारी साथीहरुलाई धन्यवाद दिन चाहन्छु । यसैगरी नेप्से सञ्चालक समिति, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, सदस्य दलालहरु, लगानीकर्ताहरु, सञ्चारकर्मी तथा सरोकारवाला सबैमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

सीताराम थपलिया

प्रमुख कार्यकारी अधिकृत

मिति : २०७४/०३/२३